



# लोक सेवा आयोग बुटवल कार्यालय



(परीक्षा शाखा)

बुटवल, रूपन्देही

रा.प. तृतीय श्रेणी (अप्रविधिक), शाखा अधिकृत वा सो सरह पदको द्वितीय चरणको  
लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।

सूचना नं. ५१/०७९/८०, मिति: २०७९।०६।११ गते

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९५-१६७०१/०७७-७८ (खुला तथा समावेशी), रा.प. तृतीय श्रेणी (अप्रविधिक), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, शाखा अधिकृत वा सो सरह पदमा बुटवल र दाङ परीक्षा केन्द्र राखी तथा केन्द्र परिवर्तन गरी बुटवल परीक्षा केन्द्र कायम भई मिति २०७८।०४।२३ गते सञ्चालन भएको प्रथम चरणको परीक्षा उत्तीर्ण उम्मेदवारहरूको द्वितीय चरणको लिखित परीक्षा पूर्व प्रकाशित परीक्षा कार्यक्रम अनुसार देहायको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । परीक्षार्थीहरूले पालना गर्नु पर्ने नियमहरू द्रष्टव्य १ र २ मा उल्लेख गरिएको छ ।

साथै यो आ.व. ०७७/७८ को विज्ञापनको परीक्षा भएकोले सोही अनुसार प्रवेश पत्र यकीन गरी परीक्षा केन्द्रमा उपस्थित हुनसमेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

विज्ञापन नं.: १६६९५-१६७०१/०७७-७८ (खुला तथा समावेशी)

पद: शाखा अधिकृत वा सो सरह

श्रेणी: रा.प. तृतीय

## लिखित परीक्षा कार्यक्रम

क्र.सं.	पत्र	विषय	परीक्षा मिति र समय	परीक्षा प्रणाली	अवधि
१.	द्वितीय पत्र (सबै सेवा समूहको लागि)	शासन प्रणाली	२०७९।०६।२८ गते, दिनको २:०० बजे	विषयगत (Subjective)	३ घण्टा
२.	तृतीय पत्र (सबै सेवा समूहको लागि)	समसामयिक विषय	२०७९।०६।२९ गते, दिनको २:०० बजे		
३.	चतुर्थ पत्र (सबै सेवा समूहको लागि)	सेवा समूह सम्बन्धी	२०७९।०६।३० गते, दिनको २:०० बजे		
४.	अतिरिक्त पत्र (परराष्ट्र सेवाका लागि मात्र)	अंग्रेजी भाषा (Extra Paper-I)	२०७९।०६।३१ गते, दिनको २:०० बजे		
		परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध (Extra Paper-II)	२०७९।०७।०१ गते, दिनको २:०० बजे		

## लिखित परीक्षा भवन

क्र.सं.	रोल नं.		परीक्षार्थी संख्या	परीक्षा भवन
	देखि	सम्म		
१.	५५०००४	५५०८०४	२००	श्री जनता मा.वि., रामनगर, बुटवल
२.	५५०८०५	५५१२८०	२००	श्री बुटवल कालिका क्याम्पस, रामनगर (केन्द्र-क)
३.	५५१२८२	५५१७५७	२००	श्री बुटवल कालिका क्याम्पस, रामनगर (केन्द्र-ख)
४.	५५१७६१	५५१९६१	२००	श्री बुटवल कालिका क्याम्पस, रामनगर (केन्द्र-ग)
	६१००४	६१०२८९		
५.	६१०२९३	६१०८७३	१८६	श्री बुटवल कालिका क्याम्पस, रामनगर (केन्द्र-घ)
	तथा केन्द्र परिवर्तन गरी बुटवल केन्द्र कायम भएका सबै उम्मेदवारहरू			



# लोक सेवा आयोग बुटवल कार्यालय



(परीक्षा शाखा)

बुटवल, रूपन्देही

क्र.सं.	रोल नं.		परीक्षार्थी संख्या	परीक्षा भवन
	देखि	सम्म		
६.	५५००१६	६१०६३८	५२	लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको परीक्षा हल

## द्रष्टव्य १:-

१. उम्मेदवारले उत्तरपुस्तिकामा कालो मसी भएको डटपेन/कलम मात्र प्रयोग गर्नुपर्नेछ ।
२. प्रवेश-पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित गराइने छैन साथै उम्मेदवारले प्रवेशपत्र सँगै आफ्नो नागरीकता वा **नेपाल सरकारबाट जारी भएको फोटो सहितको कुनै सक्कलै परिचयपत्र** अनिवार्य रुपमा लिई आउनुपर्नेछ ।
३. परीक्षा भवनमा झोला, मोबाईल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरिएको छ ।
४. परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा कार्यक्रम स्थगित हुनेछैन ।

## द्रष्टव्य २:-

### कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरु

१. परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवारले अनिवार्य मास्क लगाई आफ्नो प्रयोजनको लागि स्यानिटाइजर तथा खानेपानी समेत लिई आउनुपर्नेछ ।
२. परीक्षार्थीहरु परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कँदा र शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरीकन एक आपसमा २ (दुई) मिटरको दूरी कायम गरी क्रमैसँग तोकिएको स्थानमा जानुपर्नेछ ।
३. परीक्षार्थीहरु समुहमा भेला हुने, कुराकानी गर्ने गर्नुहुदैन ।
४. कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरुका लागि लोक सेवा आयोग बुटवल कार्यालय, बुटवलको विशेष परीक्षा हलमा परीक्षा केन्द्रको व्यवस्था गरिएको हुँदा संक्रमित परीक्षार्थीले (फो.नं. ०७१-५५१३२८, ५४०२०७) मा पूर्व जानकारी दिई उक्त विशेष परीक्षा केन्द्रबाट मात्र परीक्षामा सहभागी हुन सक्नेछन् ।
५. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।

(मञ्जु भुषाल)  
नायब सुब्बा

(बालकृष्ण पौडेल)  
शाखा अधिकृत

(ध्यान कुमार थापा)  
उपसचिव